

See discussions, stats, and author profiles for this publication at: <https://www.researchgate.net/publication/349007436>

Quality Spawn Production Technology

Book · June 2020

CITATIONS

0

READS

32

3 authors, including:



Prem Bahadur Magar
Nepal Agricultural Research Council

18 PUBLICATIONS 33 CITATIONS

[SEE PROFILE](#)



Basistha Acharya
nepal agriculture research council, Nepal

33 PUBLICATIONS 49 CITATIONS

[SEE PROFILE](#)

Some of the authors of this publication are also working on these related projects:



Mushroom cultivation using locally available substrates [View project](#)



Rice blast disease screening [View project](#)

च्याउको गुणस्तरीय बीउ उत्पादन प्रविधि

(Quality Spawn Production Technology)



लेखकहरू

प्रेम बहादुर मगर (वैज्ञानिक)
बशिष्ठ आचार्य (प्राविधिक अधिकृत)
सुरज बैद्य (वरिष्ठ वैज्ञानिक)



नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान
बाली रोग विज्ञान महाशाखा
च्याउ अनुसन्धान इकाई
खुमलटार, ललितपुर
२०७७



प्रकाशक : नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्
राष्ट्रीय कृषि अनुसन्धान प्रतिष्ठान
बाली रोग विज्ञान महाशाखा
च्याउ अनुसन्धान इकाई
खुमलटार, ललितपुर

फोन : ००९७७-१-५५२३१४३, ५५४६९९४
फ्याक्स : ००९७७-१-५५३२६७२
ईमेल : balirogbigyan@gmail.com
URL : <http://www.plantpatho-narc.gov.np>

प्रकाशन प्रति : १०००

प्रकाशन वर्ष : २०७७ (2020)

सही उद्धरण : मगर, प्रेम बहादुर; आचार्य, बशिष्ठ र सुरज वैद्य. २०७७.
च्याउको गुणस्तरीय बीउ उत्पादन प्रविधि, च्याउ अनुसन्धान
इकाई, बाली रोग विज्ञान महाशाखा, खुमलटार, ललितपुर

आवरण पृष्ठ तस्विरहरू: (क) दुधे च्याउको शुद्ध कल्वर (ख) कन्ये च्याउको
माउ बीउ (ग) कन्ये च्याउको बीउ (स्रोत: बशिष्ठ आचार्य र प्रेम बहादुर मगर)


परिचय (Introduction)

सामान्यतया च्याउ भन्ने वितकै हामीलाई छाताजस्तो आकारको जमिनमा उम्रने हुर्कने भन्ने लागदछ । च्याउ वनस्पति अन्तर्गत पर्ने एक प्रकारको दुशी (Fungus) हो । यो सेतो धागो जस्तो प्रकारबाट विकसित हुँदै पछि गएर च्याउको आकार लिन्छ, जसलाई यस समुहको दुसीको पुर्ण रूप पनि भनिन्छ । यो प्राकृतिक अवस्थामा आफै पर्नि हुर्किरहेको हुन्छ भने यसको खेती पनि गर्न सकिन्छ । विश्वमा प्रायः सबैजसो देशमा च्याउ खेती गरिन्छ । सबैभन्दा पहिले सन् १८९४ मा फ्रान्समा घोडाको गोवरमा च्याउको बीउ उत्पादन गरिएको थियो । च्याउको बीउलाई अग्रेजीमा स्पन (spawn) भनिन्छ । च्याउको बीउ अर्थात स्पन भन्नाले पोषिलो माध्यम (substrate) मा दुसीको रेसा (mycelium) को वृद्धि र विकास गरि तयार गरिएको प्रसारण माध्यम हो । सामान्य भाषामा च्याउको स्पन उच्च वनस्पतिको अलैङ्गिक बीउ संग समतुल्य हुन्छ ।

च्याउको बीउ पुर्णरूपमा अन्य जीवाणुरहित स्थितिमा उत्पादन गरिनुपर्ने हुँदा अन्य वाली विरुवाका बीउ भन्दा सम्वेदनशील हुन्छ । च्याउको सफल उत्पादन यसको बीउको शुद्धतामा निर्भर रहन्छ । त्यसैले कमसल बीउवाट यसको सफल खेती हुन सक्दैन । यसर्थ विशेष प्रकारको प्रयोगशालामा दक्ष जनशक्तिद्वारा बनाईएको गुणस्तरीय बीउ मात्र प्रयोग गर्नु पर्दछ । च्याउको बीउ विभिन्न कच्चा पदार्थ (कम्पोस्ट, गोवर, अन्नका दाना, काठको धुलो, धानको ढुटो आदि) मा तयार पार्न सकिन्छ । तीमध्ये अन्नका दाना (गहुँ, जौ, जुनेलो आदि) मा च्याउको बीउ बनाउँदा सहजै प्रयोग गर्न, मिसाउन सकिनुका साथै दुशी राम्रो संग फैलिने हुदा हाल यसलाई अन्नको दाना (विशेष गरी गहुँ) मा उत्पादन गर्ने गरिन्छ ।

सामान्यतया च्याउको बीउ बनाउँदा यसको तन्तुवाट शुद्ध कल्वर (Pure Culture) बनाई त्यसलाई उपयुक्त माध्यम (Potato Dextrose Agar वा

Compost Agar) मा फैलाई पुनः निर्मलीकरण गरिएको गहुँको दानामा सारेर फैलाउनु पर्दछ । स्पन उत्पादनका लागि निर्मलीकरण गरिएको प्रयोगशाला र दक्ष जनशक्ति चाहिने भएकाले यो प्रकृया त्यति सजिलो नभईक्न एउटा जटिल र संवेदनशिल छ ।



स्रोत: <https://cahnature.org/blog/2016/12/12/mushrooms-of-fernandez-ranch>

च्याउको सरलीकृत जीवन चक्र

च्याउको बीउ उत्पादनका लागि आवश्यक सामाग्रीहरू (Required Materials for Mushroom Spawn Production)

च्याउको बीउ बनाउन प्रयोगशाला भित्र विभिन्न कोठाहरूको आवश्यकता पर्दछ । जस्तै: भण्डार कोठा (Store Room), निर्मलीकरण कोठा (Autoclave Room), इनोकुलेशन कोठा (Inoculation Room), ओथारो राख्ने कोठा (Incubation Room), कार्यालय कोठा (Office Room) आदि । च्याउको बीउ बनाउन प्रयोगशालाका लागि अत्यावश्यक आधारभूत सामाग्री, रसायन एवं उपकरणहरू निम्नानुसार छन् ।

- ⌚ हाई-प्रेसर अटोक्लेभ (High-Pressure Autoclave): सामग्री तथा मेडिया निर्मलीकरणका लागि
- ⌚ लेमिनार फ्लो (Laminar Flow) वा इनोकुलेशन च्याम्बर: जीवाणुविहिन वातावरणमा इनोकुलेशन गर्ने
- ⌚ इन्क्युबेटर (Incubator): शुद्ध कल्चर र बीउ ओथारो राख्न (Incubation) का लागि
- ⌚ रेफ्रिजेरेटर (Refrigerator): लामो समय सम्म भण्डारणका लागि
- ⌚ ग्लासवेयर (टेस्ट ट्युब, पेट्रिडिस, विकर, कोनिकल फ्लास्क, ग्रेजुएटेड सिलिन्डर आदि): मेडिया वनाउन र राख्नका लागि
- ⌚ स्टैण्ड (Stand): टेस्ट ट्युब राख्ने
- ⌚ पि.एच. मिटर (pH Meter): पि.एच. मापन गर्ने
- ⌚ काम गर्ने टेबल (Working Table)
- ⌚ म्याग्नेटिक स्टिरर (Magnetic Stirrer)
- ⌚ इलेक्ट्रिक व्यालेन्स (Electric Balance - Sensitivity ०.१ ग्राम): तौल लिन
- ⌚ थर्मोमिटर (Thermometer): तापक्रम मापन गर्ने
- ⌚ सेकर (Shaker): दुशी चारैतिर फैलाउनका लागि
- ⌚ मोइस्चर मिटर (Moisture Meter): चिस्यान मापन गर्ने
- ⌚ मेडिया कम्पोनेन्टहरु (Media Components): अगर, माल्ट एक्स्ट्राक्ट, डेस्क्रोज, पि.डी.ए.
- ⌚ अन्य रसायन (Other Chemicals): जिप्सम (Gypsum), चक (Calcium Carbonate), स्प्रीट (Spirit), फर्मालिन (Formalin)
- ⌚ पोषिलो माध्यम का सामग्री (Substrates): गहुँ, काठको धुलो, कम्पोस्ट

- स्पन बोतल (Spawn Bottle): बीउ राख्न
- स्पन राख्ने दराज
- शुद्ध कल्चर (Pure Culture) वा ताजा फ्रुटवडी (Fresh Mushroom)
- स्पन कन्टेनर (Spawn Container): बोतल वा प्लास्टिकको भोला
- पकाउने भाडो (Cooking Utensils): डेक्ची, दाविलो
- एल्मुनियम फोईल, इनोक्युलेशन निडल, पाराफिल्म टेप (Parafilm Tape), नसोस्से कपास (Non-Absorbent Cotton), पन्जा, मास्क, प्लाष्टिक भोला, रवर, स्कालपेल ल्लेड, स्प्रीट ल्याम्प आदि।

च्याउको बीउ उत्पादन प्रकृया (Mushroom Spawn Production Process)


यसको प्रसारण लैंड्रिक (बीउ) र वानस्पतिक (टिसु कल्चर) दुवै तरिकावाट हुन्छ । बीउ बनाउने माध्यम राम्रो संग निर्मलीकरण भएन भने बीउ गुणस्तरीय नहुने र विभिन्न रोगजन्य समस्याहरु आएर च्याउ व्यवसाय नै असफल हुन सक्ने हुँदा स्पन (Spawn) उत्पादन निर्मलीकरण गरीएको स्थानमा मात्र गर्नु पर्दछ । यसको छाता मुनि रहेका बीजपत्र भित्र एक प्रकारको धुलो (Spore) हुन्छ जुन च्याउको लैंड्रिक बीउ हो । च्याउको बीजपत्र भित्र रहेको धुलो नै यसको खास बीउ भएता पनि सामान्यतया स्पन उत्पादन यसवाट नगरी माईसिलियम (वानस्पतिक: Tissue Culture) वाट गर्ने गरिन्छ । च्याउको लैंड्रिक बीउ बनाउन राम्री फक्केको च्याउलाई सफा Blotting



गोब्रे च्याउको स्पोर प्रिन्ट

बोट: ट्रेम बहाउर मार

Paper माथि राखेर २४ देखि ४८ घण्टा विकरले छोपेर राखी यसको मुनी भरेको धुलो (Spore) संकलन गरी विभिन्न पोषिला माध्यम (Media) मा सारेर परिष्ठ गँहुको दानामा फैलाई बनाइन्छ । गुणस्तरीय स्पनको उपलब्धता च्याउ उत्पादन एवं खेती गर्नेमा प्रमुख समस्याको रूपमा रहेको छ । गुणस्तरीय स्पन उत्पादन निम्नानुसारको तिन तहमा (Steps) गरिन्छ:



च्याउको बीउ (Spawn) उत्पादन प्रकृया

१. शुद्ध कल्वर र यसको सम्भार (Pure Culture and Its Maintenance)

१.१ मेडिया तयारी (Media Preparation)

- च्याउको जातअनुसार रेसालाई सम्बर्धन गरी राख्नको लागि विभिन्न कल्वर मिडिया जस्तै पोटाटो डेक्स्ट्रोज अगर (Potato Dextrose Agar), माल्ट एक्स्ट्रायाक्ट अगर (Malt Extract Agar), राइस ब्रान ब्रोथ (Rice Bran Broth), कम्पोष्ट अगर (Compost Agar), ह्वीट अगर (Wheat Agar) आदिको प्रयोग गर्न सकिने भएतापनि सामान्यतया पोटाटो डेक्स्ट्रोज अगर (Potato Dextrose Agar) को प्रयोग गरिन्छ ।
- खेति गरिने च्याउको शुद्ध कल्वर कृत्रिम तरिकाले उमार्नको लागि आफैले PDA तयार गर्नुपर्दा आलु २०० ग्राम सफा गरि ताढ्ठेर बोका हटाउने, पखाल्ने, स-साना टुक्रा गरि काट्ने र अल्मुनियमको भाडामा राखी १ लिटर पानीमा ३० मिनेट उमाल्ने ।
- यसरी उमालिएको आलुको झोललाई सफा सेतो मलमलको कपडा प्रयोग गरि छान्ने र पानी थपेर झोल पुनः १ लिटर बनाउने ।
- त्यसपछि उक्त झोलमा अगर पाउडर २० ग्राम जोखेर हाल्ने र पूर्ण रूपमा नघुलुन्जेल सम्म ग्लास रडले चलाउदै उमाल्ने । अगर घुलिसकेपछि डेक्ट्रोज पाउडर २० ग्राम हाली त्यसै गरि चलाउने र राम्ररी घोल्ने ।
- तयारी PDA पाउडरको प्रयोग गर्दा ३९ ग्राम पाउडर प्रति लिटर पानीमा विस्तारै मिसाउदै चलाउदै नघुलुन्जेल तताएर बनाउनु पर्दछ ।
- त्यसै गरी Compost Agar (CA: गोब्रे च्याउको लागि) तयार गर्नको लागि २०० ग्राम कम्पोस्ट (गोब्रे च्याउ खेतीको लागि प्रयोग गरिने

मल) १ लिटर पानीमा राखी उमाल्ने र छान्ने । छानेको पानीमा १५ ग्राम D-glucose, ५ ग्राम Agar-Agar Type I र १० ग्राम Malt Extract Powder राखी फेरी रास्तो संग पानी उमाली घोल्ने ।

- यसरी घुलिसकेपछि उक्त मनतातो PDA को घोललाई टेस्ट ट्युब, बोतल वा कोनिकल फ्लास्कमा खन्याएर पानी नसोस्ने खालको कपासले मुख वन्द गरी निर्मलिकरण (Sterilization) का लागि अटोक्लेभमा (१२१ डिसे. तापक्रम, १५ पाउन्ड प्रेसरमा १५-३० मिनेट) राख्नुपर्दछ ।



चित्र: प्रेम बहादुर मार

पेट्री प्लेट र टेस्ट ट्युब मा
तयार PDA मेडिया


- सतहको क्षेत्रफल बढाउनको लागि अगर तरल अवस्थामा रहेकै बेला टेस्ट ट्युब वा बोतललाई कटन प्लगमा नछुवाएर छड्के अवस्थामा राखी मेडियालाई घनिकृत हुन दिनुपर्दछ भने कोनिकल फ्लास्कमा राखीएको मेडियमलाई लेमिनार एयरफ्लो मेसिनमा लागि पेट्रिप्लेटमा खन्याएर घनिकृत हुन दिनुपर्दछ ।

१.२ शुद्ध कल्वर तयारी (Pure Culture Preparation)

- ताजा र स्वस्थ (२४-४८ घण्टा भित्र) च्याउको कुनै पनि भाग प्रयोग गर्न सकिने भएतापनि खासगरी छाताको तल्लो भाग जहाँ डाँठसंग वीजपत्र जोडिएको हुन्छ उक्त भाग सवैभन्दा वर्धि उपयुक्त हुन्छ ।
- च्याउमा टाँसीएको धुलामैला हटाउन नमुनालाई सोडियम हाईपोक्लोराइड १% मा ३० सेकेन्डको लागि डुवाई राख्ने र पछि फेरी तीन पटक सम्म डिस्टील पानीमा डुवाई सफा गर्ने र नमुनालाई blotting paper मा राखी लेमिनार फ्लो (Laminar Flow) मा पाँच

मिनेट सम्म छोडी सुख्खा हुन दिने ।

- निर्मलिकृत स्क्यालपेल ब्लेडले लम्बाईवाट दुई भागमा काटी निर्मलिकृत सुइरोले आन्तरिक तन्तुको एउटा टुक्रा भिक्केर तुरन्त कल्चर मिडिएममा राख्नु पर्दछ । यी सम्पुर्ण कार्य लेमिनार फ्लोमा गर्नु पर्दछ ।
- ईनोकुलेटेड PDA पेट्रिप्लेटलाई पाराफिल्म टेपले सील गरी 25 ± 1 डि.से. तापक्रममा अध्यारोमा ईन्क्युवेटरमा राख्नु पर्दछ ।
- करिब एक हप्तामा PDA पेट्रिप्लेटमा पुरै माईसेलिएमले ढाकिन्छ । माईसेलियमको रंग सेतो र तन्तुवाट विकास भएको हुनुपर्दछ, अन्यथा संक्रमण भएको हुन सक्छ ।



गोब्रे च्याउको शुद्ध कल्चर



कन्ये च्याउको शुद्ध कल्चर



चोरा: व्रेम बहाइरु मार

- तयार गरिएको शुद्ध कल्चरलाई स्पन् ईनोकुलमको रूपमा प्रयोग गर्नु अगाडि धेरै वटा अगर स्लान्टमा वा पेट्रिप्लेटमा स्थानान्तरण गरेर हुकाउनु पर्दछ ।



स्थानान्तरणका लागि धेरै कल्चर बनाउदै

चोरा: व्रेम बहाइरु मार

२. माउ बीउ उत्पादन (Mother Spawn Production)

माउ बीउ शुद्ध कल्वरबाट पेट्रोप्लेटमा हुकाएर निम्नानुसारको प्रक्रया अपनाई तयार गर्न सकिन्छ:

- च्याउको जात अनुसार फरक फरक माध्यममा बीउ वनाउने गरिन्छ जस्तै: कन्ये र गोव्रे च्याउको बीउ अन्नको (गहुँको प्रयोग सहज, सर्वसुलभ र असल हुने) दानामा मिसाएर वनाईन्छ भने मृगे र डाङु च्याउको बीउ काठको धुलोमा मिसाएर वनाईन्छ।
- गहुँको दानामा च्याउको बीउ वनाउँदा सवैभन्दा पहिले गहुँलाई राम्रो संग केलाई, पखालेर पानीमा भिजाउने र भिजाउने बेला माथि उत्रेको गहुँका दानालाई सावधानी पुर्वक हटाई राम्रो संग पखालेर करीव ६ लि. पानीमा ५ के.जी. गहुँ राखी आधा मात्र पाक्ने गरी करिब २०-३० मिनेट उसिन्नु पर्दछ।
- गहुँको पानी तर्काएर चिसो हुन दिनु पर्दछ र दाना नरम तर नफुटेको हुनु पर्दछ अन्यथा धेरै नरम र टाँसिने हुन्छ।
- चकको धुलो/चुना (क्यालसियम कार्बोनेट) ६ ग्राम/के.जी र जिप्सम (क्यालसियम सल्फेट) १२ ग्राम/के.जी गहुँको तौलका दरले एकनास संग मिसाई राम्रो संग चलाउनु पर्दछ।
- क्यालसियम सल्फेटले दानाहरू एक आपसमा टाँसिनवाट रोक्दछ पाकेको गहुँमा चुना र जिप्सम मिलाउदै भने क्यालसियम कार्बोनेटले दानाको पि.एच. मान सन्तुलित राख्न मद्दत गर्दछ।



स्रोत: रेम बहाउडु मार

- दानालाई खुकुलो तरिकाले ताप प्रतिरोधी र उपयुक्त ढक्कन भएका वोतल वा प्लास्टिक (६-९ ईन्च) भोलामा २५० ग्रामका दरले अर्थात् दुई तिहाई भरेर कटन प्लगले बन्द गर्नु पर्दछ ।
- उक्त वोतल वा प्लास्टिक भोलालाई अटोक्लेभ भित्र १२१ डि.से. तापक्रम, १५ पाउन्ड प्रेसरमा करीब १५-३० मिनेट सम्म निर्मलीकरण गर्नु पर्दछ ।
- अटोक्लेभको प्रेसर शुन्यमा झरेपछि थैला/वोतल बाहिर भिक्केर सव्सट्रेटलाई चिसो हुन दिनु पर्दछ ।
- चिसो भएपछि थैला वा वोतललाई लेमीनार फ्लोमा लागि Pure Culture पेट्रिप्लेटवाट २-३ वटा च्याउको रेसाको टुक्राहरूले इनोकुलेसन (Inoculation) गरी उक्त माईसिलियमलाई चारै तिर मिसाउनको लागि २-३ पटक सम्म हल्लाउनु पर्दछ । यसरी मिसाउँदा एउटा कल्वर पेट्रिप्लेटवाट १४-१५ वटा माउ बीउ (Mother Spawn) बनाउन सकिन्छ ।
- यसरी इनोकुलेसन गरीसकेपछि सबै थैलाहरूलाई कपासको विर्को लगाई रवरले वाधी 25 ± 1 डि.से तापक्रममा दुई हप्ता सम्मको लागि ईन्क्वेटरमा राख्नु पर्दछ ।



चोत: प्रेम बहादुर मार

चुना र जिप्सम मिसाएपछि
प्लास्टिकको थैलामा प्याक गर्दै



माउ बीउ तयार गर्न गहुँमा शुद्ध
कल्वर स्थानान्तरण गर्दै

माउ बीउ तयार गर्न गहुँमा शुद्ध
कल्वर स्थानान्तरण गर्दै

- संक्रमण देखा परेमा तुरुन्त पन्छाउनु पर्दछ र संक्रमण नभएकालाई राखी माउ बीउको रूपमा तयार गरी आवश्यकता अनुसार वृद्धि गर्न सकिन्छ ।



चोत: प्रेम बहादुर मार

तयारी अवस्थाको कन्चे च्याउको माउ बीउ

३. च्याउको बीउ उत्पादन (Mushroom Spawn Production)

- व्यावसायिक बीउको लागि पनि गहुँ माध्यम वनाउने तरिका माउ बीउ तयारी गर्दा गरे जस्तै गरिन्छ । यसका लागि गहुँको माध्यम वनाई सकेपछि माउ बीउले ईनोकुलेसन (Inoculation) गर्नु पर्दछ ।
- माउ बीउको थैला र छर्ने बीउको थैलालाई मुख जोडेर विस्तारै माउ बीउको थैलावाट १५-२० दाना रेसा सहितको गहुँको बीउले ईनोकुलेसन गर्नु पर्दछ । यसरी एउटा माउ बीउबाट करीब ३२-३५ वटा च्याउको बीउ (Spawn) तयार गर्न सकिन्छ ।



चोत: प्रेम बहादुर मार

इन्कुबेटरमा राख्दा गहुँको दानामा दुशी फैलाई गरको

- यसरी ईनोकुलेसन गरीसकेपछि थैलाहरूलाई कपासको विको लगाई र रवरले वाधी बीउको जात, ईनोकुलेसन गरेको मिति लेखेर ईन्कुवेशन ($25+1$ डि.से. मा) गर्नु पर्दछ ।



चोत: विशाल आचार्य

- यसरी ईनोकुलेसन गरेको करिव १-२ हप्तामा च्याउको रेसा सबै गहुँका तयारी अवस्थाको च्याउको बीउ

दानामा फैलिन जान्छ र बीउ, च्याउ खेती गर्न योग्य हुन्छ ।

बीउको भण्डारण (Storage of Spawn)

स्वस्थ स्पन तयारी पछि यसलाई सावधानी पुर्वक बचाएर, यसको शुद्धतामा हास नआउन र अन्य दुशी संग संसर्ग हुन नदिन यसको भण्डारणमा विशेष ध्यान दिनु पर्दछ । स्पन तयार भएपछि तुरुन्तै प्रयोग गर्न उपयुक्त हुने भएतापनि यसलाई भण्डारण गर्न परेको अवस्थामा ४-६ डि.से. तापक्रममा राखी महिना दिन सम्म भण्डारण गर्न सकिन्छ । कल्वरलाई पनि अनुकूल स्थितिमा उमारि सकेपछि उपयुक्त तारिकाले रेफ्रिजेरेटरमा संरक्षण गरेर राख्न सकिन्छ । तापक्रमको असर सहन सक्ने च्याउका प्रजातिहरू जस्तै पराले च्याउ र गोब्रे च्याउका लागि स्पन भण्डारण कोठाको तापक्रम (१५-१६ डिग्री सेन्टिग्रेड) मा गर्नुपर्दछ ।



तयारी बीउ भण्डारण

स्रोत: <https://www.indianart.com/proddetail/oyster-mushroom-spawn-20120712473.html>

बीउ प्याकिङ्ग तथा ढुवानी (Spawn Packaging & Transportation)

च्याउको बीउ प्याकिङ्ग गर्दा कपासको विर्को ठिकठाक भएको यकिन गरी बीउलाई कार्टुनमा प्याकिङ्ग गर्नु पर्दछ । ढुवानी सकेसम्म वातावरण अनुकूल साधनवाट नभए रातको समयमा गर्दा उपयुक्त हुन्छ किनभने बीउलाई चर्को घाम, ३० डि.से. भन्दा बढी तापक्रम र पानीवाट जोगाउनु पर्दछ ।

गुणस्तरीय बीउका लक्षणहरू (Characters of Quality Spawn)

- च्याउको बीउ धेरै नयाँ (माईसेलिएमले सब्स्ट्रेटलाई नढाकिसकेको) वा धेरै पुरानो (सब्स्ट्रेटको धेरै माथि सम्म माईसेलिएम फैलिएको) हुनु हुदैन । यो करिब २ हप्ताको वा हेदा खेरी रेसा (Mycelium) को वृद्धि समान रूपले भएको र कुनै दार्गी नभएको हुनु पर्दछ ।

- स्पन धेरै चिस्यान वा धेरै सुख्खापन भएको, खण्ड/विभाजन भएको र धेरै पातलो वा भुँवादार माइसेलियमको विकास भएको हुनु हुदैन ।
- गहुँको प्रत्येक दाना माइसेलियमले पूर्णरूपमा ढाकेको हुनुपर्दछ । यदि स्पनको कुनै भागमा माइसेलियमको विकास भएको छैन भने त्यो भागमा कुनै हानिकारक जीवाणु रहेको कुरा बुझ्नुपर्दछ ।
- ताजा माइसेलियमको रंग सेतो हुन्छ भने पुरानो हुदै जाँदा यसको रंग खैरोमा परिवर्तन हुन्छ । स्पन एक महिना भन्दा पुरानो हुनु हुदैन ।
- स्पनमा कुनै किसिमको चिप्लो वृद्धि (शाकाणु संक्रमण) अथवा निलो, हरियो, पहेलो वा कालो धब्बा (दुसी संक्रमण) भएको हुनु हुदैन ।
- स्पनको गुण मूल नश्लको गुण भन्दा फरक भएको हुनु हुदैन ।
- प्रत्येक स्पन कन्टेनरमा च्याउको जात, उत्पादन र म्याद समाप्ति मिति राम्ररी बुझ्ने गरी लेखेको हुनुपर्दछ ।

गुणस्तरीय स्पन उत्पादनको लागि अपनाउनु पर्ने साबधानीहरू (Precautions for Quality Spawn Production)

- पटक पटकको प्रयोग (द पटक भन्दा वडि Sub-culture) बाट च्याउको कल्चरमा ह्लास आउन गई उत्पादकत्व घट्न जाने भएकाले सुरुमा नै यथेष्ट मात्रामा सब कल्चर गर्नु पर्दछ ।
- नटुकिएको, रोग कीरा नलागेको, सफा अनाजको दाना छनौट गरी ठीक मात्रामा उमालेर चिस्यान ५६-६० प्रतिशत कायम गर्नु पर्दछ ।
- मुट्ठिभर मिश्रण निचोरेर पनि चिस्यानको मात्रा थाहा पाउन सकिन्छ । यसरी निचोर्दा औलाहरुको विचबाट यदि पानी निस्केन र मुट्ठी खोल्दा मिश्रणको डल्लोको आकार यथावत रहिरह्यो भने चिस्यानको मात्रा करिब ४५-६० प्रतिशत रहेको बुझ्नु पर्दछ ।

- ठीक मात्रामा जिप्सम (१२ ग्राम/केजी) र चकको धुलो (६ ग्राम/केजी) मिसाउनु पर्दछ ।
- स्पनका लागि प्रयोग गरिएको कच्चा पदार्थको पि.एच. (६-७) कायम भएको हुनु पर्दछ ।
- स्पन उत्पादनको लागि सधैं मदर कल्वरबाट स्पन् उत्पादन गर्ने कहिले पनि स्पन बाट स्पन उत्पादन गर्नु हुँदैन, टि-८ गुणस्तर (८ पटक Sub-culture गरेको) भन्दा माथिको स्पन प्रयोग गर्नु हुँदैन ।
- माउ स्पन उत्पादन प्रयोग गर्ने सबस्ट्रेटमा इनोकुलेशनको लागि स्वस्थ र उन्नत तरिकाले विकास भइरहेको माइसेलियल कल्वरको प्रयोग गर्नुपर्दछ ।
- इनोकुलेशनको कार्य सधैं जीवाणु रहित वातावरणमा गर्नुपर्दछ ।
- सबस्ट्रेटमा पुर्णरूपले माइसेलियम विकासको लागि सबै इनोकुलेटेड प्लाष्टिक थैला/बोतल लाई अनुकूलतम स्थिति (25 ± 1 डिग्री सेन्टिग्रेट) मा २ हप्ता सम्मको लागि राख्न सकिन्छ ।
- व्याक्टेरिया वा अन्य हानीकारक दुसीको संक्रमण भएको नभएको राम्रोसँग निरक्षण गर्नुपर्दछ । कुनै किसिमको संक्रमण भेटिएमा तुरुन्तै पन्छ्राई नष्ट गर्नु पर्दछ ।
- इनक्युवेशन अवधिभर काठको धुलोमा आधारित स्पनलाई नचलाई राख्नुपर्दछ ।
- पुरा फस्टाइसकेका स्पनलाई ४-६ डिग्री सेन्टिग्रेट तापक्रममा करिब एक देखि डेढ महिना सम्म भण्डारण गर्न सकिन्छ ।

सन्दर्भ सामग्री (References):

१. देवकोटा, फणिन्द्रराज. २०७६. व्यवसायिक च्याउ खेती प्रविधि, साइन प्रिण्टिंग प्रेस, टोखा, गोंगबु, काठमाडौँ।
२. आचार्य, बशिष्ठ. २०७६. च्याउको वीजन उत्पादन प्रविधि, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँके।
३. बास्तोला, हरिशचन्द्र. २०७३. व्यवसायिक च्याउ खेती - प्रविधि तथा उद्घमशिलता, ट्रिनिटी प्रकाशन प्रा.लि. काठमाडौँ।
४. न्यौपाने, शंकरप्रसाद र विनीता न्यौपाने. २०७१. नेपालमा च्याउ खेती, काठमाण्डौँ।
५. रावत, जयकान्त. २०७०. आधुनिक च्याउ खेती प्रविधि, हेरिटेज पब्लिशर्स एण्ड डिप्ट्रिव्युटर्स, भोटाहिटी, काठमाण्डौँ।
६. मानन्धर, केशरी लक्ष्मी. २०६२. च्याउ उत्पादन प्रविधि, कृषि प्रविधि केन्द्र, ललितपुर।
७. खड्गी, वुद्धिरत्न र निरु खड्गी. २०६२. सरल च्याउ प्रविधि, ललितपुर।
८. लेखकहरुले अनुसन्धान, अनुभव तथा तालिमवाट प्राप्त गरेका कार्यपत्रहरु।